

विषय: COVID-19 को बूस्टर खोप सम्बन्धी अपडेट

यस सन्देशमा समेटिएको छ

- COVID-19 को बूस्टर खोपहरू
- COVID-19 खोपको पहिलो डोजहरू
- फलूको खोपहरू
- वसन्त सेमेस्टरको योजना
- कसरी सूचित रहने

विद्यार्थी, संकाय र कर्मचारीहरू,

क्याम्पसमा COVID-19 का केसहरू कम नै रहेका छन् - खोप लगाएर, मास्क लगाएर र यदि लक्षणहरू देखिएमा घरै बसेर [परीक्षण गरेर](#) तपाईं आफूलाई र समुदायलाई बचाउनु भएकोमा धन्यवाद। क्याम्पसको खोपको दर बढी रहेका छन्, जसमा ९४ प्रतिशत विद्यार्थीहरू र ९५ प्रतिशत कर्मचारीहरूले पूरा रूपमा खोप लगाएका छन्। अझै सम्म पूरा रूपमा खोप नलगाएका व्यक्तिहरूले हसै पिच्छे परीक्षण गर्न आवश्यक नै छ।

COVID-19 को बूस्टर खोपहरू

COVID-19 को बूस्टर खोपहरूको बारेमा जानकारी चाँडै बदलिँदैछन् र अल्मलाउने हुन सक्दछन्। COVID बूस्टर योग्यताको बारेमा हालमा हामी के जान्दछौं तलको चार्टले संक्षिप्त रूपमा देखाउँदछ।

के तपाईंले Moderna वा Johnson & Johnson खोप लगाउनु भएको थियो ?

Food & Drug Administration ले Johnson & Johnson खोप लगाएका १८ वर्ष र माथिका व्यक्तिहरूलाई र Moderna खोप लगाएका केही जोखिममा पर्ने जनसङ्ख्याहरूलाई बूस्टर खोप लगाउन परामर्श दिएका छन्। यदि Centers for Disease Control and Prevention ले यी परामर्शहरूलाई स्वीकार गरे भने, यी बूस्टर खोपहरू चाँडै उपलब्ध हुनेछन्, जसमा क्याम्पसको University Health Services पनि समावेश छ। बूस्टर खोप लगाउने समय बनाउनका लागि [MyUHS चेक गर्नुहोला](#)।

के तपाईंले Pfizer खोप लगाउनु भएको थियो ?

Pfizer खोप लगाएका र बूस्टर खोप खोज्ने व्यक्तिहरूलाई क्याम्पसमा निःशुल्क खोपको समय उपलब्ध हुन जारी नै छ। [खोप लगाउने समय बनाउनुहोला](#)।

Am I Eligible for a COVID-19 Vaccine Booster?

Accurate as of 10/18/21

	Pfizer	Moderna	J&J
Immunocompromised	Yes	Yes	Not yet*
Underlying medical conditions 18+	Yes	Not yet*	Not yet*
Work in a high risk setting 18+	Yes	Not yet*	Not yet*
Live in a high risk setting 18+	Yes	Not yet*	Not yet*
65 or older	Yes	Not yet*	Not yet*
All others 12+	Not yet**	Not yet**	Not yet**

*Anticipated before November 1

**The FDA and CDC are analyzing data to see if other age groups should receive boosters

Public Health Madison & Dane County ले चार्ट प्रदान गरेको

COVID-19 खोपको पहिलो डोजहरू

यदि तपाईंले खोप लगाउनु भएको छैन भने, हामी तपाईंलाई खोप लगाउन प्रोत्साहन गर्न जारी राख्दछौं। क्याम्पसमा अहिले निःशुल्क खोपको समय उपलब्ध छ। [खोप लगाउने समय बनाउनुहोला](#)।

फलूको खोपहरू

तपाईंले [क्याम्पसमा निःशुल्क तपाईंको फलूको खोप लगाएर](#) आफूलाई फलूबाट बचाउन सक्नुहुन्छ (कर्मचारीहरूले, उपलब्ध भएमा, बीमाको प्रमाण लिएर आउनुपर्दछ)। [थप जानकारी पाउनुहोस्](#)।

वसन्त सेमेस्टरको योजना

COVID-19 सम्बन्धी वसन्त सेमेस्टरको नीति र प्रक्रियाहरूको लागि योजना अब बनिरहेको छ। थप जानकारी उपलब्ध हुने बित्तिकै हामी तपाईंलाई अपडेट गर्नेछौं।

भविष्यको लागि योजना बनाउने क्रममा, हामीले बुझ्नेका छौं कि COVID-19 सम्भवतः केही तहमा रहने नै छ र धेरै अन्य रोगहरू जस्तै, दुबै रोकथाम र उपचार योग्य छ। हाम्रो जनस्वास्थ्य नीतिहरू ती तथ्यहरू झल्काउन विकास हुनेछन्।

कसरी सूचित रहने

- नियमित रूपमा अपडेट गरिने [COVID-19 प्रतिक्रिया वेबसाईट](#) र [FAQs](#) हेर्नुहोला।
- [क्याम्पसको COVID-19 dashboard](#) हेर्नुहोला।
- भविष्यमा यस्तै ईमेलहरूको अपेक्षा गर्नुहोला।
- तपाईंलाई चाहिने जानकारी भेट्नु भएन ? covidresponse@vc.wisc.edu मा ईमेल वा (608) 262-7777 मा फोन गर्नुहोला।